



शिवराज नगरपालिका

नगर कार्यपालिकाको कार्यालय

चन्द्रौटा, कपिलवस्तु

लुम्बिनी प्रदेश

शिवराज नगरपालिकाको कार्यालय

चन्द्रौटा, कपिलवस्तु

पत्र संख्या: २०८२।८३

चलानी नम्बर: २९६०

मिति: २०८३।०९।०३

विषय: निर्देशन सम्बन्धमा ।

श्री सामुदायिक विद्यालय (सबै),
शिवराज नगरपालिका, कपिलवस्तु ।

प्रस्तुत विषयमा नगर शिक्षा समितिको मिति २०८३।०१।०३ गतेको निर्णयानुसार शिवराज नगरपालिका अन्तर्गत संचालित सामुदायिक तथा धार्मिक विद्यालयलाई प्रभावकारी रूपमा सञ्चालन तथा व्यवस्थापन गरी गुणस्तरीय शिक्षा प्रदान गर्नु विद्यालयको दायित्व हो । शैक्षिक सत्र, २०८३ देखि पालिकाका सबै सामुदायिक विद्यालयहरूमा अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा र निःशुल्क माध्यमिक शिक्षा लागू गर्ने भएको हुँदा विद्यालयहरूमा देहाय बमोजिमको प्रबन्ध गर्नु गराउनु हुन अनुरोध छ ।

१. विद्यार्थी भर्ना अभियान: ०७ बैशाखको १४ गतेसम्म सबै विद्यालयहरूले आफ्नो सेवाक्षेत्रभित्र विद्यालय जाने उमेर समूहका कुनै पनि बालबालिका नछुट्ने गरी टोल तथा घरघरमा गई विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने र पूर्ण भर्नाको सुनिश्चितता गर्ने ।
२. विद्यालय जाने उमेर समूहका बालबालिकालाई अनिवार्य रूपमा भर्ना गर्न गराउन अभिभावकहरूलाई प्रोत्साहित गर्ने, बालबालिकालाई विद्यालय नपठाउने अभिभावकको नामावली सार्वजनिक गर्ने र भर्ना गर्न अटेरी गरेमा वडा तथा नगरपालिकामा जानकारी गराउने ।
३. विद्यार्थी भर्ना अभियानको साथसाथै बैशाख १५ गतेदेखि नियमित पठनपाठन कार्य शुरु गर्ने ।
४. विद्यार्थी भर्नाको क्रममा पुरा सेटमा निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने सम्बन्धी प्रबन्ध गर्ने ।
५. विद्यार्थीगत, कक्षागत, विषयगत, विद्यालयगत सिकाइ उपलब्धी विश्लेषण गरी शैक्षिक सत्र २०८२ को सिकाइ उपलब्धी प्रक्षेपण गर्ने । साथै शैक्षिक गुणस्तर अभिवृद्धि योजना निर्माण गरी कार्यान्वयन गर्ने ।
६. विद्यालय स्तरीय एकिकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली तोकिएको समय मै विद्यालय स्वयंले वा मातृ विद्यालयको सहयोगमा अद्यावधिक गर्ने । तर अनधिकृत व्यक्ति तथा संस्थामा गई नगर्ने ।
७. नगरपालिकाले निर्धारण गरेको शैक्षिक क्यालेण्डर बमोजिम बार्षिक शैक्षिक योजना निर्माण गरी कार्यान्वयन गर्ने ।
८. विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीहरूको अद्यावधिक विवरण तयार गरी कार्यालयमा टाँस गर्ने ।
९. विद्यालयको सेवा क्षेत्रभित्र सार्वजनिक पद धारण गरेका व्यक्ति: जनप्रतिनिधि, शिक्षक, कर्मचारीहरूको सन्तान सार्वजनिक विद्यालयमा भर्ना गर्ने र विवरण अद्यावधिक गरी शिक्षा, युवा तथा खेलकूद शाखामा पेश गर्ने ।

फोन नं. ०७६-५४०९९८, ०७६-५४०९४७, फ्याक्स नं. ०७६-५४०९९८

Email: info@shivrajmun.gov.np, shivrajmunicipality@gmail.com, निमित्त प्रमुख प्रशासकीय अधिकृत

website: <http://shivrajmun.gov.np>



शिवराज नगरपालिका

नगर कार्यपालिकाको कार्यालय

चन्द्रौटा, कैपिलवस्तु

लुम्बिनी प्रदेश, नेपाल

पत्र संख्या: २०८२।८३

चलानी नम्बर : ११६०

मिति : २०८३।०९।०३

१०. विद्यालयमा पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षक निर्देशिका तथा अन्य सन्दर्भ सामग्री हरूको व्यवस्थापन गरी अधिकतम उपयोग गर्ने।
११. विद्यालयमा मौजुदा पुस्तकालय विज्ञान प्रयोगशाला र कम्प्युटर प्रयोगशाला विद्यालय सुधारको लागि उपयोग गर्ने गराउने तथा समयको माग अनुसार विद्यालयलाई सुचना प्रविधिमा अब्बल राख्न आफ्नो विद्यालयको इमेल एकाउन्ट निर्माण गरी नगरपालिका शिक्षा शाखामा पेश गर्ने र सो को प्रयोग गरी सुचना आदान प्रदान गर्ने।
१२. विद्यालयमा कार्यरत शिक्षकहरु तथा कर्मचारीहरु नियमित उपस्थित हुने र बिदा बस्नु परेमा पूर्व जानकारी गर्ने गराउने र बिना सूचना अनुपस्थित हुने शिक्षक तथा कर्मचारीहरुको गयल कट्टी गरी शिक्षा शाखामा जानकारी गराउने।
१३. विद्यालयका सम्पूर्ण शिक्षक तथा कर्मचारीहरु समयमै उपस्थित हुने विद्यालय समय भन्दा वाहिर कुनै कार्य गर्नु परेमा अनिवार्य विभागीय स्विकृति लिई जाने
१४. नगरस्तर र विद्यालय स्तरमा हुने परीक्षालाई व्यवस्थित र मर्यादित बनाउदै परीक्षाको परीणाम बिश्लेषण गरी सरोकारवालाहरूसँग समिक्षा तथा अन्तर्क्रिया गर्ने गराउने।
१५. विद्यालय सुधार योजनालाई शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने तर्फ केन्द्रित गरी वास्तविकतामा आधारित रही विद्यालय सुधार योजना तयार र अद्याबधिक गर्ने।
१६. भौतिक सुविधा बिस्तारका कार्यक्रमहरु तोकिएको समय भित्र तोकिएको डिजाइन समयावधी र गुणस्तरीयता कायम गर्दै विद्यालय भवन, शौचालय, खानेपानी, खेलमैदानहरुको निर्माण तथा व्यवस्थापनलाई वालमैत्री तथा अपागमैत्री बनाउने।
१७. विद्यालयमा वालक्लव, विभिन्न समुह सदनहरु गठन गरी वालबालिकाहरुको शिक्षण क्रियाकलापमा क्रियाशिल सहभागिताको सुनिश्चितता गर्ने गराउने तथा साप्ताहिक रुपमा हुने अतिरिक्त क्रियाकलापहरुमा तिनीहरुको परिचालन गर्ने।
१८. विद्यालयमा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र अभिभावकको संयन्त्र बनाई विद्यालयको नियमित अनुगमन, निरीक्षण तथा सुपरीबेक्षणको व्यवस्था मिलाउने,
१९. विद्यालयसंग सम्बन्धित शिक्षक विद्यार्थी अभिभावकहरुको आचार संहिता सहभागितामुलक ढंगले तयार गरी कार्यान्वयन गर्ने।
२०. सामाजिक परीक्षण तथा अन्तिम लेखा परीक्षण समयमै गरी लेखापरीक्षणबाट औँल्याएका विषयमा सार्वजनिकीकरण गरी वित्तीय अनुशासन कायम गर्ने गराउने,
२१. स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दिवस आदिमा विद्यार्थीको अन्तरनिहीत प्रतिभाको प्रस्फुटन गराउने खालका सृजनात्मक अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने।

फोन नं. ०७६-५४०१९८, ०७६-५४०१४७, फ्याक्स नं. ०७६-५४०१९८

Email: info@shivrajmun.gov.np, shivrajmunicipality@gmail.com,

website: <http://shivrajmun.gov.np>

निमित्त प्रमुख प्रशासकीय अधिकृत



शिवराज नगरपालिका

नगर कार्यपालिकाको कार्यालय

चन्द्रौटा, कपिलवस्तु

लुम्बिनी प्रदेश, नेपाल

शिवराज नगर कार्यपालिकाको कार्यालय
चन्द्रौटा, कपिलवस्तु
लुम्बिनी प्रदेश, नेपाल

पत्र संख्या: २०८२।८३

चलानी नम्बर : १९६०

मिति : २०८३।०९।०३

२२. विद्यालयको सेवाक्षेत्रका विद्यालय उमेर समूहका सबै बालबालिकाहरूको विद्यालयमा पहुँच सुनिश्चित गराउन कार्ययोजना तयार गरी कार्यान्वयन गर्ने ।
२३. एकिकृत तथा निरन्तर विद्यार्थी मूल्यांकन तथा कार्य सञ्चयिकालाई यसको मर्म अनुसार अनिवार्य रूपमा कार्यान्वयन गर्ने गराउने ।
२४. विद्यालय परिसर तथा कक्षाकोठामा शैक्षिक प्रेरणामूलक उदगारहरूको लेखन गर्ने,
२५. शिक्षक स्टाफको बैठक प्रत्येक महिनामा बसी शैक्षिक गुणस्तर सुधार तथा अभिवृद्धि सम्बन्धी छलफल गरी प्राप्त निष्कर्ष कार्यान्वयन गर्ने ।
२६. शैक्षिक उन्नयनको लागि प्रत्येक शिक्षकहरूले एक शैक्षिक वर्षमा कम्तिमा एक एक वटा कार्यमूलक अनुसन्धान तथा अध्ययन गर्ने गराउने,
२७. विद्यालय परिसरमा वृक्षारोपण तथा फुलवारी निर्माण गरी हराबरा बनाउने कक्षा कोठा तथा विद्यालय हातालाई स्वच्छ र सफा राख्ने ।
२८. प्रारम्भिक वाल शिक्षालाई प्रभावकारी बनाउन वालबिकास केन्द्रहरूको ब्यवस्थापन सुधार गर्ने गराउने ।
२९. सबै शिक्षकलाई शिक्षक डायरी उपलब्ध गराई प्रयोग गराउने शिक्षकले शिक्षण गर्न आवश्यक पर्ने सामग्रीको सूची तयार गर्न लगाउने र शैक्षिक सत्रको सुरुमा स्थानिय सामग्रीहरूको प्रयोग गरी शैक्षिक सामग्री निर्माण गर्न लगाउने र सामग्री सहितको शिक्षण सिकाइ सहजीकरण सुनिश्चित गर्ने ।
३०. प्रत्येक विद्यालयको लेखा प्रणालीलाई व्यवस्थित गर्न जिन्स किताब, नगदि किताब, भौचरहरूको व्यवस्थापन, बीलहरूको अभिलेखिकरण र दोहोरो लेखा प्रणालीको प्रयोग गरी लेखा प्रणालीलाई व्यवस्थित गर्ने गराउने ।
३१. शिक्षा ऐन र नियमावली अनुसार प्रधानाध्यापकको नियुक्ति तथा जिम्मेवारीको व्यवस्था मिलाउने । प्रधानाध्यापकको काम, कर्तव्य र अधिकारको पूर्ण रूपमा पालना गर्ने । नगरशिक्षा शाखाबाट आयोजना हुने बैठक तथा कार्यक्रममा अनिवार्य रूपमा प्रअ नै उपस्थित हुने ।
३२. नगर शिक्षामा पेस गर्नुपर्ने माग फाराम तथा अन्य फाईलहरू माग भएको समय भित्र र आवश्यक कागजात पुरा गरेर मात्र पेस गर्ने गराउने,
३३. नगरपालिका तथा अन्य निकायबाट विद्यालयलाई प्राप्त हुने रकम जुन शिर्षकमा निकास भएकै छ सोही शीर्षकमा तोकिएको प्रक्रिया पुरा गरी विद्यालय व्यवस्थापन समितिबाट निर्णय गरी खर्च गर्ने त्यसको अभिलेख दुरुस्त राख्ने ।
३४. विद्यालयमा विद्यार्थी, शिक्षक तथा कर्मचारीहरू अनिवार्य रूपमा पोशाक लगाई उपस्थित हुने व्यवस्था मिलाउने ।
३५. विद्यालयले विद्यालय ब्यवस्थापन समिति गठन गर्दा कानुनी व्यवस्था अनुसार समय मै गर्ने ।
३६. दैनिक रूपमा विद्यालयको प्राङ्गण, कक्षाकोठा, धारा, शौचालय सरसफाई तथा पानीको ब्यवस्था अनिवार्य गर्ने ।

फोन नं. ०७६-५४०९९८, ०७६-५४०९४७, फ्याक्स नं. ०७६-५४०९९८

Email: info@shivrajmun.gov.np, shivrajmunicipality@gmail.com,

website: <http://shivrajmun.gov.np>


निमित्त प्रमुख प्रशासकीय अधिकृत



शिवराज नगरपालिका

नगर कार्यपालिकाको कार्यालय

चन्द्रौटा, कपिलवस्तु



पत्र संख्या: २०८२।८३

चलानी नम्बर : २९६०

मिति : २०८३।०९।०३

३७. सुचना पार्टी तथा गुनासो पेटीकाको ब्यवस्था गर्ने र गुनासो पेटीका साप्ताहिक रुपमा खोली नियमित गुनासो सुनुवाईको व्यवस्था मिलाउने । साथै नगरपालिकाले समेत पालिकाको गुनासो पेटीका विद्यालयमा राखि गुनासो सुनुवाईको प्रबन्ध गर्नेछ ।
३८. विद्यालय परिसरमा प्लाष्टिक तथा प्लाष्टिक जन्य सामग्री प्रतिबन्ध गर्ने र जङ्कफुड निषेध गर्ने ।
३९. शैक्षिक सत्रको सुरुवात मै विद्यालयका कार्यरत शिक्षक तथा कर्मचारीहरूको जिम्मेवारी बाँडफाँड गरी तहगत ईन्चार्ज तथा कक्षा शिक्षक जिम्मेवारी तोक्ने ।
४०. नगरस्तरीय शैक्षिक क्यालेण्डर अनुसार प्रत्येक शुक्रवार अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने र नगरस्तरीय अतिरिक्त क्रियाकलापमा आफ्ना बालबालिकलाई अनिवार्य रुपमा सहभागी गराउने ।
४१. विद्यालयले पाठ्यक्रम, पाठ्यपुस्तक, सन्दर्भ सामग्री, शिक्षक निर्देशिका लगायतका सिकाइ सामग्रीहरू बालबालिकाको रुचि र चाहना अनुकूल सहज र सरल रुपमा उपलब्ध गराउने ।
४२. प्रारम्भिक बालकक्षामा खेलसामग्री, सिकाइ सामग्री, मनोरञ्जन सामग्री, अडियो भिडियो सामग्री व्यवस्था गर्ने र कक्षाकोठामा सजावट गरी आकर्षक तथा मनोरञ्जक कक्षाकोठा व्यवस्थापन गर्ने ।
४३. राम्रो सिकाई (Better Learning) का लागि राम्रो शिक्षण (Better Teaching) र राम्रो शिक्षणका लागि राम्रो विद्यालय (Better School) भन्ने अवधारणा अनुकूल सबै विद्यालयले आगामी छ महिनाभित्र गुणस्तर केन्द्रित (Quality Focused) विद्यालय सुधार योजना बनाउने वा अध्यावधिक गर्ने र कार्यान्वयनमा लैजाने ।
४४. सबै शिक्षकले आवधिक शिक्षण तथा सिकाइ सुधार योजना (Teaching Learning Improvement Plan TLIP) निर्माण गरी कार्यान्वयन गर्ने ।
४५. “शैक्षिक गुणस्तर सुधारको थालनी कक्षा १ बाट गरौं” भन्ने नाराका साथ तल्ला तहका कक्षहरूको पठन पाठन र ब्यबस्थापनमा विशेष ध्यान दिने ।
४६. निरन्तर मूल्यांकन र सुधारात्मक शिक्षणलाई एकै सिक्काका दुइ पाटाको रुपमा विकास गरी विद्यार्थीहरूमा सिकाइ सुनिश्चित गर्ने “सिकाइका लागि मूल्यांकन” भन्ने अवधारणा प्रचलनमा ल्याउने । यसका लागि हाल भएको निरन्तर मूल्यांकन प्रणालीको कार्यप्रक्रिया सुदृढीकरण गर्ने ।
४७. “हामी सुधाछौं, हाम्रो सामुदायिक विद्यालय” भन्ने नाराका साथ स्थानीय शिक्षाप्रेमी, शिक्षक, अभिभावक तथा समुदाय परिचालन गर्ने ।

२०८३।९।३
निमित्त प्रमुख प्रशासकीय अधिकृत

फोन नं. ०७६-५४०९९८, ०७६-५४०९४७, फ्याक्स नं. ०७६-५४०९९८

Email: info@shivrajmun.gov.np , shivrajmunicipality@gmail.com,

website: <http://shivrajmun.gov.np>